



1437 Bannock St.
Denver, CO 80202
p: 720.865.7695
JIC_news@denvergov.org

मिडिया विज्ञप्ति
तुरुन्तै जारीको लागि

सोमबार, अप्रिल ६, २०२०

डेन्भरले घरमा बस्ने आदेश विस्तार गर्छ, शहरले सेवामा पहुँच नहुनेलाई पहुँच दिन्छ र कडाईको साथ नियम लागु गर्छ

डेन्भर- तुरुन्तै लागु हुनेगरि, मेयर माईकल बी हानककले शहर तथा डेन्भर काउन्टीको घरमा बस्ने सार्वजनिक स्वास्थ्य आदेश अप्रिल ३०, २०२० को सम्मको लागि थप गर्दैछन् । शहर अप्रिल ३० देखि ठूलो जमघटमा प्रतिबन्ध थप पनि गरिरहेको छ र यसको दैनिक आपातकालीन सञ्चालन स्थिति रिपोर्ट denvergov.org मा पोस्ट गर्न सुरु गर्नेछ ।

"म डेन्भरका घरमा बसिरहनुभएका र भौतिक दूरीको अभ्यास गरिरहनुभएका सबै बासिन्दाहरूको लागि धेरै गर्व गर्दछु र आभारी रहेको छु," मेयर हानककले आदेश लम्ब्याउँदै भने । "मलाई थाहा छ यसले धेरैजनाको लागि सजिलो गराएको छैन, तर वर्तमान तथ्याङ्क र हाम्रो समुदाय र देशभरिबाट कोभिड-१९ को प्रसारको बारेमा फैलाएका विशेषज्ञहरूको सल्लाह दिएर, यी कार्यहरूले हामीलाई यस रेखाको अर्को पक्षमा लैजानेछ र सकेसम्म धेरै मानिसहरूको स्वास्थ्य रक्षा गर्नेछ ।"

वास्तविक आदेशको समय म्याद अप्रिल 11 मा समाप्त हुनेगरि राखिएको थियो । यस आदेश थपेसँगै, शहरले अतिरिक्त पहुँच तथा कार्यान्वयन कार्यक्रम सञ्चालन गर्नेछ किनभने मेयरले सबै बासिन्दाहरूलाई आवश्यक व्यवसाय वा आवश्यक क्रियाकलापहरूभन्दा बाहेक घरमा बस्न, कोभिड-१९ महामारीले अवस्था झनै बिग्रिरहेको बेला सार्वजनिक स्वास्थ्य मार्गनिर्देशिका पालना गरेर सुरक्षित रहन आग्रह गरेका छन् ।

आज सम्म, डेन्भरको निम्न अवस्था रहेको छ:

- घरमा बस्ने आदेश पालना गर्ने बारेमा व्यवसायहरू र बासिन्दाहरूसँग 6,090 जनाको सम्पर्क रहेको छ

- 1,796 चेतावनी जारी गरियो
- 14 सामान्य अपराधको लागि अदालतमा सूचनाहरु जारी

अपवादहरुको पूर्ण सूची सहित, अतिरिक्त जानकारीको लागि यहाँ संलग्न सार्वजनिक स्वास्थ्य आदेश हेर्नुहोस् ।

शहरको इमर्जेन्सी अपरेसन्स सेन्टर (EOC) ले आपतकालीन अवस्थाको व्यवस्थापनका लागि संघीय मार्गनिर्देशन अनुसार दैनिक अवस्था रिपोर्ट दैनिक तयार गर्छ । आजको रिपोर्ट संलग्न रहेको छ र denvergov.org को स्थानीय तयारी तथा समन्वय पृष्ठमा उपलब्ध रहेको छ ।

दैनिक रुपमा ईमेलबाट रिपोर्ट प्राप्त गर्न चाहने मिडिया सदस्यहरुले आफ्नो सम्पर्क जानकारी JIC_News@denvergov.org मा प्रदान गर्नुपर्दछ । डेन्भरको कोभिड-१९ प्रतिक्रियाको बारेमा हालै भइरहेको अपडेटको लागि denvergov.org मा हेर्नुहोस् ।

###